

# Est

## Chapter 7

Nepali Interlinear

Reference: Nepali ERV

וַיָּבֹא הַמֶּלֶךְ וְהָמָן לְשִׂמְכָה אֶסְתֵּר עִם הַמְּלָכָה׃  
र-आए राजा र-हामान पिउनका-लागि एस्तर सँग रानीकहाँ  
[H4436](#) [H0635](#) [H8354](#) [H2001](#) [H4428](#) [H0935](#)

यसकारण राजा र हामान रानी एस्तर को भोजमा गए।

וַיֹּאמֶר הַמֶּלֶךְ לְאֶסְתֵּר וְהַמֶּלֶךְ נָם בְּיוֹם הַשְּׁנִי בְּמִשְׁתֵּה בְּיַיִן הַמֶּלֶךְ אֶסְתֵּר  
र-भन्यो राजाले एस्तरलाई फेरि-पनि दोस्रो दिनमा दाखरसको-भोजमा दाखरसको के तिम्रो-बिन्ती  
[H0635](#) [H7596](#) [H4100](#) [H3196](#) [H4960](#) [H8145](#) [H3117](#) [H1571](#) [H0635](#) [H4428](#) [H0559](#)

הַמְּלָכָה וְתַנְתָּן לְךָ וְתַעֲשֵׂ׃  
रानी र-दिइनेछ तिम्रो-लागि र-के आधा सम्म तिम्रो-बिन्ती  
[H4438](#) [H2677](#) [H5704](#) [H1246](#) [H4100](#)

दोस्रो दिनमा जब राजाले दाखरस पिउँदै थिए उनले एस्तरलाई भने, “तिमी जे पनि निवेदन गर्छौ, रानी एस्तर गर, त्यो तिम्रीलाई प्रदान गरिनेछ। तिम्री जे चाहन्छौ, आधा राज्य पनि तिम्रो लागि दिइन्छ, भन तिम्रो विन्ती के छ?”

וַתַּעַן אֶסְתֵּר הַמְּלָכָה וְתָאמַר אִם-יִמְצְאוּ מַלְאָכָה בְּעִינָי רַגְלֵי הַמֶּלֶךְ וְאִם-יִמְצְאוּ  
र-जवाफ-दिइन् एस्तर रानीले एस्तर यदि र-भनिन् मलाई तिम्रो-लागि  
[H4428](#) [H2580](#) [H4672](#) [H0559](#) [H4436](#) [H0635](#)

עַל-הַמֶּלֶךְ וְעַל-רַגְלָיו וְעַל-מַלְאָכָה וְעַל-מַלְאָכָה  
माथि राजालाई राम्रो-लाग्लो दिइयोस् मलाई मरो-प्राण मरो-बिन्तीमा मरो-जाति  
[H1246](#) [H7596](#) [H5315](#) [H5414](#) [H2895](#) [H4428](#)

अनि रानी एस्तरले जवाफ दिइन्, “यदि तपाईंले मलाई मन पराउनु हुन्छ भने, मलाई मेरो जीवन दिनुहोस यो मेरो निवेदन हो।

כִּי נִמְכְּרוּ אֲנִי וְעַמִּי לְמַכְרָת וְלֹא-בָדָד וְאִלּוּ  
किनभने म बेचिएका-छौं म बेचिएका-छौं म र मेरो मानिसहरू र-सर्वनाश-गर्नका-लागि  
[H0432](#) [H0006](#) [H2026](#) [H8045](#) [H0589](#) [H4376](#)

לְעַבְדֵי אֱלֹהֵי אֲשֶׁר-רָאָה וְלְעַבְדֵי אֱלֹהֵי  
र-दासीहरूका-रूपमा दास-दासीहरूका-रूपमा  
[H0369](#) [H4376](#) [H8198](#) [H5650](#)

בְּנֶגְדֵי הַמֶּלֶךְ׃  
— राजाको हानि-गर्नका-लागि  
[H4428](#) [H5143](#)

किनभने म र मेरा मानिसहरू विनाश हुन मारिन र ध्वंश गरिन बेचिएका छौं। यदि हामी कमरा स्वरूप मात्र बेचिएको भए म शान्त हुने थिएँ। म यस्तो तुच्छतामा राजालाई झन्झट दिने थिएँन होला। म चुपचाप भए पनि हुनेथियो किनभने यस्तो अर्थ दासत्व सच्चाईले राजाले राजालाई दुखित नबनाएको भए पनि हुने थियो।”

וַיֹּאמֶר הַמֶּלֶךְ אֶתְשֵׁרֶשֶׁת אֶתְשֵׁרֶשֶׁת אֶתְשֵׁרֶשֶׁת אֶתְשֵׁרֶשֶׁת  
र-भन्यो अहश्वरोशल राजा र-भन्यो  
[H1931](#) [H2088](#) [H0335](#) [H2088](#) [H1931](#) [H4310](#) [H4436](#) [H0635](#) [H0559](#) [H0325](#) [H4428](#) [H0559](#)

אֶתְשֵׁרֶשֶׁת אֶתְשֵׁרֶשֶׁת אֶתְשֵׁרֶשֶׁת אֶתְשֵׁרֶשֶׁת  
जसले मन-भरिएको-छ तिनको-मन लबो लबो यसो-गर्न यसरी  
[H4390](#)

अनि राजा अहासूरसले झर्केर रानी एस्तरलाई भने, “यो को हो अनि त्यो कहाँ बस्छ जसले यस्तो कुरा गर्ने भनि सोच सक्छ?”

6	וַתֵּאמֶר-רַ	אֵשׁ	צָר	וְאוֹיֵב	הָמָן	הָרַע	הַיָּה	וְהָמָן	נִבְעֵת	מִלְפָּנַי
	र-भनिन्	मानिस	शत्रु	र-वैरी	यो-दुष्ट	खराब	यो	र-हामान	त्रासियो	राजा-अगाडिबाट
	<a href="#">H0559</a>	<a href="#">H0376</a>		<a href="#">H0341</a>	<a href="#">H2001</a>	<a href="#">H2088</a>		<a href="#">H2001</a>	<a href="#">H1204</a>	<a href="#">H6440</a>

וְהַמְּלִכָּה:  
र-रानीको  
[H4436](#)

הַמֶּלֶךְ  
राजा  
[H4428](#)

अनि एस्तरले भनिन्, “त्यो अभिन मान्छे, हाम्रो शत्रु यो दुष्ट हामान हो।” हामान, राजा अनि रानी समक्ष भयभित भए।

7	וְהַמֶּלֶךְ	קָם	בַּחֲמָתוֹ	מִמַּשְׁתָּה	הָיִן	אֶל-	נָתַת	הַבֵּיתָן	וְהָמָן	עָמַד
	र-राजा	उठ्यो	रिसमा	दाखरसको-भोजबाट	दाखरसको	तिर	बगैंचामा	महलको	र-हामान	खडा-भयो
	<a href="#">H4428</a>		<a href="#">H2534</a>	<a href="#">H4960</a>	<a href="#">H3196</a>	<a href="#">H0413</a>	<a href="#">H1594</a>	<a href="#">H1055</a>	<a href="#">H2001</a>	<a href="#">H5975</a>

לְבָקֵשׁ  
बिन्ती-गर्नका-लागि  
[H1245](#)

עַל-  
बारेमा

נִפְשׁוֹ  
आपनी-प्राणको  
[H5315](#)

מֵאֶסְתֵּר  
एस्तरबाट  
[H0635](#)

הַמְּלִכָּה  
रानीको  
[H4436](#)

כִּי  
किनभने

רָאָה  
देख्यो  
[H7200](#)

כִּי-  
कि

כָּלָתָה  
निश्चय-भइसकेको-थियो  
[H3615](#)

אֶלָּו  
तिनमाथि  
[H0413](#)

הַרְעָה  
विपत्ति

מֵאֵת  
बाट  
[H0854](#)

הַמֶּלֶךְ:  
राजाको  
[H4428](#)

अनि राजा क्रोधले उठे तिनी दाखरस छाडेर भोजबाट राजमहलको वाटीका मा गए। अनि हामान रानीसँग आफ्नो प्राणको भिक्षा माग्न उभिए, किनभने तिनले सोचे राजाको दण्ड ठूलो हुनेछ।

8	וְהַמֶּלֶךְ	שָׁב	מִגִּנַּת	הַבֵּיתָן	אֶל-	בֵּית	מִשְׁתָּה	הָיִן	וְהָמָן
	र-राजा	फर्कियो	बगैंचाको-महलबाट	महलको	तिर	कोठामा	दाखरसको-भोजको	दाखरसको	र-हामान
	<a href="#">H4428</a>	<a href="#">H7725</a>	<a href="#">H1594</a>	<a href="#">H1055</a>	<a href="#">H0413</a>		<a href="#">H4960</a>	<a href="#">H3196</a>	<a href="#">H2001</a>

נָפַל  
खसेको-थियो  
[H5307](#)

עַל-  
माथि

הַמַּטָּה  
खाटमा  
[H4296](#)

אֲשֶׁר  
जहाँ

אֶסְתֵּר  
एस्तर  
[H0635](#)

עָלְיָהּ  
तिनीमाथि

וַיֵּאמֶר  
र-भन्यो  
[H0559](#)

הַמֶּלֶךְ  
राजाले  
[H4428](#)

הָגַם  
के-साँच्चै

לְכַבֵּשׁ  
बलात्कार-गर्न

אֶת-  
त्यो  
[H0853](#)

הַמְּלִכָּה  
रानीलाई  
[H4436](#)

עָמִי  
मसँगै

בְּבֵית  
घरमा

הַדָּבָר  
शब्द  
[H1697](#)

יָצָא  
निस्क्यो  
[H3318](#)

מִפִּי  
राजाको-मुखबाट  
[H6310](#)

הַמֶּלֶךְ  
राजाको  
[H4428](#)

וַיִּפְּנֵי  
र-अनुहार  
[H6440](#)

הָמָן  
हामानको  
[H2001](#)

חָפְזוֹ:  
छोपियो  
[H2645](#)

ס  
—

तब राजा बगैंचाबाट भोजन कोठामा फर्किदै थिए अनि तिनले हामानलाई एस्तर रानी पल्टिरहेको सोफामा लडिरहेका देखे। राजाले रिसाएर भने, “म घरमा भएकै बेलामा तैले रानीलाई आक्रमण गरिरहेछस्।” जब ती वचनहरू राजाको मुखबाट निस्किए राजाका नोकरहरूले हामानलाई बन्दी बनाए।

9	וַיֵּאמֶר	תָּרְבוּנָה	אֶחָד	מִן-	הַסְּרִיסִים	לְפָנַי	הַמֶּלֶךְ	נָם	הַגָּה-	הָעֵץ	אֲשֶׁר-
	र-भन्यो	हर्बोनाले	एक	मध्येका	नपुंसकहरूमध्येका	अगाडि	राजाको	झन्डै	हेर्नुहोस्	काठको-खांबो	जुन
	<a href="#">H0559</a>	<a href="#">H2726</a>	<a href="#">H0259</a>		<a href="#">H5631</a>	<a href="#">H6440</a>	<a href="#">H4428</a>	<a href="#">H1571</a>	<a href="#">H2009</a>	<a href="#">H6086</a>	

עָשָׂה  
बनाएको-थियो  
[H2001](#)

הָמָן  
हामानले  
[H2001](#)

לְמִרְדָּכָי  
मोर्दकैका-लागि  
[H4782](#)

אֲשֶׁר  
जसले

דָּבָר-  
बोलेको-थियो  
[H1696](#)

טוֹב  
राम्रो

עַל-  
बारेमा

הַמֶּלֶךְ  
राजाको  
[H4428](#)

עָמַד  
खडा-छ  
[H5975](#)

בְּבֵית  
घरमा

הָמָן  
हामानको  
[H2001](#)

גְּבִי  
अग्लो  
[H1364](#)

חֲמִשָּׁים  
पचास  
[H2572](#)

אֶמְהָ  
हातको

וַיֵּאמֶר  
र-भन्यो  
[H0559](#)

הַמֶּלֶךְ  
राजाले  
[H4428](#)

תִּלְתוֹ  
तिनलाई-झुण्डाऊ  
[H8518](#)

עָלְיוֹ:  
त्यसमाथि

तब हर्बोना, राजाको समक्ष सेवा गर्ने एक जना नपुंसकले भने, “राजालाई सावधान गराउनेमानिस मोर्दकैको निम्ति हामानले बनाएको 75 फीट अग्लो फाँसी हामानको छत्मा खडा छ।” राजाले भने, “त्यसलाई त्यो फाँसीमा भुण्डयाऊ।”

10	וַיִּתְּלוּ	אֶת-	הָמָן	עַל-	הָעֵץ	אֲשֶׁר-	הַכִּין	לְמִרְדָּכָי	וַחֲמָת
	र-झुण्डाइयो	त्यो	हामानलाई	माथि	काठको-खांबोमा	जुन	तयार-गरेको-थियो	मोर्दकैका-लागि	र-रिस
	<a href="#">H8518</a>	<a href="#">H0853</a>	<a href="#">H2001</a>		<a href="#">H6086</a>			<a href="#">H4782</a>	<a href="#">H2534</a>

הַמֶּלֶךְ  
राजाको  
[H4428](#)

שָׁכָח:  
शान्त-भयो  
[H7918](#)

—

| यसरी तिनीहरूले हामानलाई त्यही फाँसीमा झुण्डयाए जो तिनले मोर्दकैको निम्ति बनाएका थिए। अनि राजाको क्रोध शान्त भयो।